

घोराही उपमहानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
घोराही, दाङ

सक्सन ट्यांक सहितको ट्रयाक्टर खरिदसम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

प्रथम पटक सूचना प्रकाशित मिति:- २०७६।०९।०४ गते

यस घोराही उपमहानगरपालिका कार्यालयको सरसफाइ शाखाका लागि आवश्यक सक्सन ट्यांक सहितको ट्रयाक्टर खरिद गर्न सो सम्बन्धी कार्य गर्न मान्यता प्राप्त फर्म/कम्पनीहरूबाट निम्न शर्तहरूको अधिनमा रही रितपुर्वकको सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरू—ः

१. दरभाउपत्र फारम रु १०००।(पछि फिर्ता नहुने गरि) तिरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म कार्यालय समयमा खरिद गर्न सकिने छ ।
२. दरभाउपत्र फारम खरिद गर्न फर्म/कम्पनीहरूले कम्पनि रजिस्ट्रेसन प्रमाणपत्र, भ्याट/प्यान दर्ता तथा नविकरण गरेको प्रमाणपत्र र आ. व.२०७४।७५ को कर चुक्ता प्रमाणित प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
३. दरभाउपत्र शर्त रहित केरमेट नभएको हुनुपर्नेछ । यदि केरमेट भएमा केरमेट भएको ठाउँमा बोलपत्र दाताको दस्तखत र छाप भएको हुनुपर्नेछ ।
४. तपशिलमा उल्लेखित धरौटी वापतको रकम यस कार्यालयको नाममा रहेको श्री नेपाल बैंक लिमिटेड, घोराहीको धरौटी खाता — नं. ०२७०३०००००००३०००००४ मा नगदै जम्मा गरेको सक्रल भौचर वा यस कार्यालयको नाममा मान्यता प्राप्त वाणिज्य बैंकले जारी गरेको ग्यारेन्टी(विड वण्ड) संलग्न हुनु पर्ने छ । प्रस्तावकको Bid validity कम्तीमा ७५ दिनको हुनु पर्नेछ ।
५. कबोल अंकको दररेट अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नु पर्नेछ । केरमेट भएमा केरमेट भएको स्थानमा सहिछाप गर्नु पर्नेछ । दररेट रकम अंक र अक्षरमा फरक पर्न आएमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ ।
६. एक फर्मको नाममा खरिद गरिएको दरभाउपत्र फारम अर्को फर्मको नामबाट दाखिला गर्न पाईने छैन ।
७. खरिद भएको दरभाउपत्र फारम सिलबन्दी गरी खाम बाहिर आफ्नो फर्मको नामथर, वतन र कामको विवरण स्पष्ट उल्लेख गरी सिलबन्दी गरी सूचना प्रकाशन भएको मितिले १६ औं दिनको १२ बजे भित्र दर्ता गरी सक्नु पर्नेछ । दर्ता भएका दरभाउपत्रहरू सोही दिनको २ बजे यस कार्यालयमा सरकारी प्रतिनिधी, फर्मको प्रतिनिधीहरूको रोहवरमा खोलिने छ । समयमा फर्मको वा निजहरूको प्रतिनिधी उपस्थित नभएमा पनि सिलबन्दी दरभाउपत्र खोलन बाधा पुग्नेछैन । कारणवश सिलबन्दी बोलपत्र खरिद गर्ने दर्ता गर्ने तथा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको सोही समयमा हुनेछ ।
८. बोलपत्र पूर्ण वा आंशिकरूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ र यस उपमहानगरपालिकाको निर्देशन बमोजिम उल्लेखित सामानहरू वडा कार्यालय सम्म ढुवानी र जडान गर्ने जिम्मा आपूर्तिकर्ताको रहनेछ ।
९. अन्य कुराहरू सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम हुनेछ । अन्य कुराहरू दरभाउपत्र फारममा उल्लेख भए बमोजिम हुनेछ ।
१०. थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क राख्न सकिने छ साथै यो सूचना घोराही उपमहानगरपालिकाको वेभसाइट www.ghorahimun.gov.np बाट समेत डाउनलोड गरी हेर्न सकिनेछ ।

बोलपत्र नं	सामानको विवरण	ल.इ(मू अक बाहेक)	धरौटी रकम	कैफियत
९/२०७५/७६	सक्सन ट्यांक सहित ट्रयाक्टर खरिद	१६८१४१५।९२	५०,०००।-	